

MS 10179

Zrinvi, Niklos.

Hebrew translation of Niklos
Zrinvi's Poem

Ashkenazic script

System no: 0097917

These images are from the collection of the Library of the Jewish Theological Seminary (JTS). JTS holds the copyrights to these images. The images may be downloaded or printed by individuals for personal use only, but may not be quoted or reproduced in any publication without the prior permission of JTS.

הועתק והוכנס לאינטרנט
www.hebrewbooks.org
ע"י חיים תש"ע

רבקה ב' דיאקוואר
 נאמא וויא 27 1875
 רבקה ווע.


These images are from the collection of the Library of the Jewish Theological Seminary (JTS). JTS holds the copyrights to these images. The images may be downloaded or printed by individuals for personal use only, but may not be quoted or reproduced in any publication without the prior permission of JTS.

הועתק והוכנס לאינטרנט
 www.hebrewbooks.org
 ע"י חיים תש"ע

Lehrerpatro Curatorium

Ein nammt in seinem Namen.
 An yam unyrunder Natur
 non nos 4 nummiregen
 Rendann ist je fari die Woflyu
 der Cardigan Mdaupimor Woflyu
 nief dar fief in Woflyu
 woflyu, die in - unu Tengu
 . basayon nief nief fari

400
 118
 528
 12 80
 540 80
 4 45 25
 957 75
 20
 115 75
 Ein nammt in seinem Namen



Ein nammt in seinem Namen

Ein nammt in seinem Namen

75 50 11 25
12
28 25
27

Einleitung der Mission der Missionen unter dem Namen der Nation für Israel und für Syon. Die Nation verbindet alle Nationalitäten zu einem Ganzen, die Nationen verbinden sie zu einem Ganzen. Es gibt nicht einen größeren Unterschied als die Unterordnung der Nationen unter die Nation. Die heilige Schrift hat aber das zum Honorar das sie die Quelle aller Religionen ist, sie zu unterrichten muss nicht ungenügend, sondern vollständig. Sie ist nicht nur ein Werk, sondern ein Werk, das die Welt für die Welt zu befruchten wird. Das Israel ist die glückliche Nation der Nationen, die die Welt zu befruchten ist. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist. Israel hat die Pflicht nicht nur die Welt zu befruchten, sondern auch die Welt zu befruchten. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist.

539
391
168

430
128
528
11
539

271

Einleitung der Mission der Missionen unter dem Namen der Nation für Israel und für Syon. Die Nation verbindet alle Nationalitäten zu einem Ganzen, die Nationen verbinden sie zu einem Ganzen. Es gibt nicht einen größeren Unterschied als die Unterordnung der Nationen unter die Nation. Die heilige Schrift hat aber das zum Honorar das sie die Quelle aller Religionen ist, sie zu unterrichten muss nicht ungenügend, sondern vollständig. Sie ist nicht nur ein Werk, sondern ein Werk, das die Welt für die Welt zu befruchten wird. Das Israel ist die glückliche Nation der Nationen, die die Welt zu befruchten ist. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist. Israel hat die Pflicht nicht nur die Welt zu befruchten, sondern auch die Welt zu befruchten. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist.

הבט דאס וואסווייל פארום יודן
ברוך שישו אג אלוה פארום
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס

הבט דאס וואסווייל פארום יודן
ברוך שישו אג אלוה פארום
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס

הבט דאס וואסווייל פארום יודן
ברוך שישו אג אלוה פארום
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס

Miklos Lozay

Einleitung der Mission der Missionen unter dem Namen der Nation für Israel und für Syon. Die Nation verbindet alle Nationalitäten zu einem Ganzen, die Nationen verbinden sie zu einem Ganzen. Es gibt nicht einen größeren Unterschied als die Unterordnung der Nationen unter die Nation. Die heilige Schrift hat aber das zum Honorar das sie die Quelle aller Religionen ist, sie zu unterrichten muss nicht ungenügend, sondern vollständig. Sie ist nicht nur ein Werk, sondern ein Werk, das die Welt für die Welt zu befruchten wird. Das Israel ist die glückliche Nation der Nationen, die die Welt zu befruchten ist. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist. Israel hat die Pflicht nicht nur die Welt zu befruchten, sondern auch die Welt zu befruchten. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist.

Einleitung der Mission der Missionen unter dem Namen der Nation für Israel und für Syon. Die Nation verbindet alle Nationalitäten zu einem Ganzen, die Nationen verbinden sie zu einem Ganzen. Es gibt nicht einen größeren Unterschied als die Unterordnung der Nationen unter die Nation. Die heilige Schrift hat aber das zum Honorar das sie die Quelle aller Religionen ist, sie zu unterrichten muss nicht ungenügend, sondern vollständig. Sie ist nicht nur ein Werk, sondern ein Werk, das die Welt für die Welt zu befruchten wird. Das Israel ist die glückliche Nation der Nationen, die die Welt zu befruchten ist. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist. Israel hat die Pflicht nicht nur die Welt zu befruchten, sondern auch die Welt zu befruchten. Die Welt ist die Quelle der Nationen, die die Welt zu befruchten ist.

אז און וואס יודן און וואס



47917

הבט דאס וואסווייל פארום יודן
ברוך שישו אג אלוה פארום
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס

הבט דאס וואסווייל פארום יודן
ברוך שישו אג אלוה פארום
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס
אז און וואס יודן און וואס